

भेरीगंगा नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
छिन्चु, सुखेत
कर्णाली प्रदेश, नेपाल

स्थानीय राजपत्र

खण्ड: ०३ संख्या: ०८ मिति: २०७८/०३/२९ गते

भाग-२

भेरीगंगा नगरपालिका

एम्बुलेन्स सेवा सञ्चालन निर्देशिका, २०७७

प्रस्तावना:

भेरीगंगा नगरपालिका, क्षेत्रभित्र खासगरी स्वास्थ्य सेवाको पहुचबाट टाढा रहेका बासिन्दालाई स्वास्थ्य सेवामा सर्वसुलभ पहुच पुऱ्याउनका लागि एम्बुलेन्स सेवा सञ्चालनलाई पारदर्शी, सरल, भरपर्दो र व्यवस्थित गर्न तथा एम्बुलेन्स सेवामा जनताको पहुच बढाई सेवाको गुणस्तर वृद्धि गर्न वाञ्छनीय भएकोले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०२ (२) को अधिकार प्रयोग गरी भेरीगंगा नगरपालिकाले देहायको निर्देशिका जारी गरेको छ ।

परिच्छेद : एक प्रारम्भिक

१. संक्षिप्त नाम र प्रारम्भ :

- (क) यो निर्देशिकाको नाम “एम्बुलेन्स सेवा सञ्चालन निर्देशिका, २०७७” रहेको छ ।
(ख) यो निर्देशिका नगर कार्यपालिकाले स्वीकृत गरेको मितिवाट प्रारम्भ हुनेछ ।

२. परिभाषा : विषय वा प्रसँगले अर्को अर्थ नलागेमा यस निर्देशिकामा :-

- (क) “एम्बुलेन्स” भन्नाले विरामी आसार्ने स्विकृती प्राप्त गरेको वहान सम्झनु पर्छ, र सो शब्दले एम्बुलेन्समा जडित उपकरण, चालक र परिचारिका समेतलाई जनाउछ ।
- (ख) “एम्बुलेन्स जनशक्ति” भन्नाले एम्बुलेन्समा उपस्थित रहने स्वास्थ्यकर्मी र चालक सम्झनु पर्छ ।
- (ग) “चालक” भन्नाले एम्बुलेन्स चलाउने चालक सम्झनु पर्छ ।
- (घ) “नगरपालिका” भन्नाले भेरीगंगा नगरपालिकालाई सम्झनु पर्छ ।
- (ङ) “सेवाशुल्क” भन्नाले एम्बुलेन्स प्रयोग गरेबापत सेवाग्राहीले बुझाउनु पर्नेगरी समितिले तोकेको शुल्क सम्झनु पर्छ ।
- (च) “समिति” भन्नाले दफा ३ बमोजिम गठित एम्बुलेन्स सेवा व्यवस्थापन तथा अनुगमन समिति सम्झनु पर्छ ।
- (छ) “सेवा” भन्नाले एम्बुलेन्सले विरामीलाई दिने सम्पुर्ण सेवा सम्झनु पर्छ ।

परिच्छेद : दुई

एम्बुलेन्स सेवा संचालनका, व्यवस्थापन तथा अनुगमन सम्बन्धित व्यवस्था

३. (क) एम्बुलेन्स सेवा व्यवस्थापन तथा अनुगमन समिति :

- (१) एम्बुलेन्स सेवा सञ्चालन, व्यवस्थापन, अनुगमन तथा रेखदेख गर्न देहायको पदाधिकारीहरु रहेको एक नगर एम्बुलेन्स सेवा निर्देशन तथा व्यवस्थापन समिति रहनेछ ।
- | | |
|---|--------------|
| (क) नगर प्रमुख | - संयोजक |
| (ख) उप प्रमुख | - सदस्य |
| (ग) प्रमुख प्रशासकिय अधिकृत | - सदस्य |
| (घ) एम्बुलेन्स रहने वडाको वडाध्यक्ष | - सदस्य |
| (ङ) प्रतिनिधि, नगर रेडक्रस सोसाईटी, भेरीगंगा | - सदस्य |
| (च) एम्बुलेन्स संचालन गर्ने सम्बन्धित स्वास्थ्य चौकी इन्चार्ज - | - सदस्य |
| (छ) राजस्व शाखा प्रमुख | - सदस्य |
| (ज) नगरपालिकाको स्वास्थ्य तथा सामाजिक विकास शाखा प्रमुख | - सदस्य सचिव |
- (२) समितिको कुल सदस्य सदृख्या मध्ये एकाउन्न प्रतिशत सदस्य उपस्थित भएमा बैठक बस्नको लागि गणपुरक सदृख्या पुगेको मानिनेछ ।

- (३) समितिको बैठक आवश्यकता अनुसार बस्नेछ ।
- (४) समितिको बैठक सम्बन्धी अन्य व्यवस्था र कार्यविधिसमितिले निर्धारण गरे बमोजिम हुनेछ ।

४. समितिको काम, कर्तव्य र अधिकार :

- (१) समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :-
- (क) एम्बुलेन्स सेवा पारदर्शी, सरल, भरपर्दो र व्यवस्थित रूपमा सञ्चालन गरे, नगरेको अनुगमन गर्ने ।
- (ख) चालकले पालना गर्नुपर्ने आचारसंहिता लागू गराउने । यस निर्देशिका अनुसारको आचारसंहिता पालन नगर्ने चालकलाई चेतावनी दिने र आचारसंहिता पालना गर्न लगाउने ।
- (ग) एम्बुलेन्स सेवाको बारेमा कुनै गुनासो तथा उजुरी आएमा सोको सुनुवाई तथा व्यवस्थापन गर्ने ।
- (घ) एम्बुलेन्सको निश्चित मापदण्डको आधारमा भाडा निर्धारण गर्ने । एक पटक निर्धारण भएको भाडा एक वर्ष नपुगि पुनरावलोकन गर्न नपाइने । तर, यस नगरपालिकाका स्थायी वासी गर्भवती महिलालाई घरदेखि स्वास्थ्य संस्थासम्म पुग्न प्रयोग गरेमा निशुल्क साथै ७० वर्ष माथिका व्यक्तिहरुलाई निशुल्क रूपमा स्वास्थ्यसंस्थासम्म ल्याउने (जेष्ठ नागरिकको हकमा वीरेन्द्रनगरसम्म निशुल्क र नेपालगंजसम्म ५० प्रतिशत छुट, महिला स्वास्थ्य स्वयमसेविका ५० प्रतिशत छुट) ।
- (ङ) सरोकारवाला तथा अन्य सङ्घहरूबिच आवश्यकता अनुसार एम्बुलेन्स सेवा बारे समिक्षा बैठक गर्ने,
- (च) नगरपालिकाको विशिष्टतालाई ध्यानमा राखि एम्बुलेन्स सेवा सञ्चालनको लागि आवश्यक थप मापदण्ड बनाउने ।
- (छ) चालकले अनुसुची बमोजिम सेवा शुल्क लिई बैक/कोषमा दाखिला गरे नगरेको समय समयमा निरीक्षण गर्ने ।
- (भ) चालकको सेवा सुविधा र शर्तको विषयमा आवश्यक निर्णय गर्ने ।
- (२) समितिको सदस्य-सचिवले सेवा प्रवाह स्थितिको अद्यावधिक विवरण प्रत्येक तीन तीन महिनामा नगर कार्यपालिकामा पेश गर्नुपर्नेछ ।

३. (ख) एम्बुलेन्स संचालन तथा व्यवस्थापन समिति :

- (१) एम्बुलेन्स सेवा सञ्चालन तथा व्यवस्थापन गर्न देहायको पदाधिकारीहरु रहेको एक एम्बुलेन्स संचालन तथा व्यवस्थापन समिति रहनेछ ।
 (क) एम्बुलेन्स संचालन भएको सम्बन्धित वडाको वडा अध्यक्ष - संयोजक
 (ख) एम्बुलेन्सले सेवा दिने वडाका वडा अध्यक्ष - सदस्य
 (ग) समितिले तोकेको एक जना स्वयमसेविका - सदस्य
 (घ) सम्बन्धित वडा क्षेत्रको प्रहरी चौकीको प्रतिनिधि - सदस्य
 (ङ) प्रतिनिधि, नगर रेडक्रस सोसाईटी, भेरीगांगा - सदस्य
 (च) एम्बुलेन्स संचालन गर्ने सम्बन्धित स्वास्थ्य चौकी इन्चार्ज - सदस्य सचिव

परिच्छेद : तीन**सेवा र शर्त सम्बन्धी व्यवस्था****५. सेवा शुल्क सम्बन्धी व्यवस्था :**

- (१) एम्बुलेन्स सेवा प्रयोग गरेबापत सम्बन्धित सेवाग्राहीले अनुसुची (१)मा उल्लेख भए अनुसारको रकम सेवा शुल्कको रूपमा बुझाउनु पर्नेछ ।
 (२) एम्बुलेन्स सेवा बापत उठेको रकम नगरपालिकाले राजस्व बैक खातामा जम्मा गर्नुपर्नेछ ।
 (३) सेवा शुल्क बापत लिइने रकमको असुलीका लागि नगरपालिकाले नगदी रसिद छपाई उपलब्ध गराउनेछ । नगदी रसिदको अभिलेख/नियन्त्रण खाता, लगावुकको आधारमा सम्बन्धित स्वास्थ्य चौकीमार्फत नगरपालिकामा राखीने छ ।
 (४) सेवा दिएबापत लिइने सेवा शुल्क नगदी रसिद काटी बैक खातामा जम्मा गर्ने जिम्मेबारी सम्बन्धित चालकको हुनेछ ।
 (५) कोषको रकम नगर कार्यपालिकाले स्वीकृत गरेको वार्षिक कार्ययोजना अनुसारमात्र खर्च गर्न पाइने छ । कोषको रकम सामान्यतया चालकको तलव भत्ता, इन्धन, एम्बुलेन्सको मर्मत सम्भार र एम्बुलेन्समा रहने अति आवश्यक सामग्रीको खरिदमा खर्च गरिनेछ ।

६. चालकको नियुक्ति र सेवा सुविधा :

- (१) एम्बुलेन्स सेवा संचालनका लागि नगर कार्यपालिकाले नियमानुसार सार्वजनिक सूचना प्रकाशन गरी योग्यता पुगेको चालक सेवा करारमा नियुक्ति गर्नेछ ।

- (२) चालकको सेवा सुविधा दफा (३) बमोजिमको समितिले निर्धारण गरे बमोजिम हुनेछ ।
 (३) चालकको रु. दुई लाख सम्मको दुर्घटना विमा गरिने छ । विमाको प्रिमियम बापतको रकम यसै निर्देशिका बमोजिमको कोषबाट वेहोरिने छ ।
 (४) चालकले पालना गर्नुपर्ने आचार सहिता अनुसुची (२) बमोजिम हुनेछ ।

**परिच्छेद : चार
विविध****७. एम्बुलेन्स रहने स्थानः** भेरीगांगा नगरपालिका नगर कार्यपालिकाको निर्णय अनुसार संचालन गरिने एम्बुलेन्स सम्बन्धित वडाको स्वास्थ्य चौकी वा नजिकको प्रहरी चौकीको हातामा सुरक्षित साथ राखिनेछ ।**८. एम्बुलेन्सको मर्मत सम्भार :** एम्बुलेन्सको नियमित मर्मत सम्भार समितिको अनुमति लिई जिम्मेबारी चालकको हुनेछ ।**९. विविध :**

- (१) एम्बुलेन्समा रहने न्यूनतम सेवा सुविधा तथा औषधीको विवरण अनुसुची (२) बमोजिम हुनेछ ।
 (२) एम्बुलेन्समा सवार विरामी, विरामीका आफन्त तथा स्वास्थ्यकर्मीको विमाको दायित्व सेवाग्राही स्वयंको हुनेछ ।
 (३) यस निर्देशिकामा आवश्यकता अनुसार संसोधन र हेरफेर समितिको सिफारिसमा नगर कार्यपालिकाले गर्न सक्नेछ ।

आज्ञाले
जगत बहादुर बस्नेत
प्रमुख प्रशासकीय अधिकृत